



Mahalaxmi Garments Industries

(READYMADE GARMENTS MANUFACTURING & EXPORTERS)

ADDRESS:

Narsingh Kunj
Naxal Devi Marg
Gyaneshwor
Post box: 4206
Kathmandu, Nepal
Email: mahalaxmigarmentindustries@gmail.com

FACTORY:

Tahachal
Opp. Hotel Soltee
Post box: 4206
Kathmandu, Nepal

अत्यन्त जरुरी

च.नं. १२३ / ७९ / ८०

मिति :- २०७९/०६/२७

श्रीमान् महानिर्देशक ज्यू,
श्री तारानाथ अधिकारी ज्यू,
श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर, नेपाल ।

बोधार्थः सम्माननीय प्रधानमन्त्रीज्यू ,
श्री शेर बहादुर देउवा ज्यू,
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय,
नेपाल सरकार,
सिंहदरबार, काठमाडौं, नेपाल ।

विषय : उद्योगको कालिमाटी २(क), ताहाचलको सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित
कि.नं. २६६, २६७ र २६८ को घर-जग्गा सम्पत्तिको बैंकले पुर्नमूल्याङ्कन समेत
नगरी खरीदकर्तासँग सेटिङ्गमा सानो अवधि (मात्र ७ दिन) को बोलपत्र आह्वान
गरेको र बोलपत्रको शर्तहरु विपरीत बोलपत्रको रकम समेत जम्मा नलिई
खरीदकर्तालाई स्वामित्व हस्तान्तरण गरी पुनः त्यहीँ सम्पत्तिमा स्वयं रा.बा. बैंकले
शत-प्रतिशत ऋण जारी गरेपछि मात्र बोलपत्रको रकम जम्मा लिई हिसाब
राफसाफ गरेको लगायतका अनियमितता र गैरकानूनी कार्यहरु गर्ने राष्ट्रिय
वाणिज्य बैंक तथा सम्बन्धित संलग्नहरु उपर कारबाही गर्ने सम्बन्धमा ।

श्रीमान् महानिर्देशक ज्यू,

उपरोक्त सम्बन्धमा म उद्योगीले श्री शासकीय सुधार महाशाखा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय समक्ष तथ्य प्रमाणहरूसहित मिति २०७९/०४/०३ मा निवेदन पेश गरेको थिए । उपरोक्त निवेदन विषयमा श्री सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट कारबाहीको लागि मिति २०७९/०४/१५ मा श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको जानकारी प्राप्त भएकोमा उपरोक्त निवेदनमा श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमाबाट भएको कारबाही सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको हुनाले श्रीमान् महानिर्देशकज्यू समक्ष कारबाहीको जानकारी प्राप्तिकालागि निवेदन पेश गर्दछु !



ED792053607NP

GPOKathmandu (44600)
Internal EMS (ED792053607NP)
From: MGI nepal PO box 4206
Kathmandu, nepal
To: taranath अधिकारी
Lalitpur, l
Weight: 144.00 Grams Cash: Rs.160.00
Date: 10/13 2022 Time: 11:16 AM
OP: hemacounter

उद्योगको स्वीकृत सिमा 'लिमिट' भित्र नाफामा चलिरहेको अन्तराष्ट्रिय कारोबार बिना कुनै कारण बन्द गर्ने देखि लगत्तै राष्ट्रिय वाणिज्य बैंकबाट शृङ्खलाबद्ध रुपमा यस उद्योगमाथि अन्याय हुदै आएको श्रीमान् महानिर्देशक ज्यूलाई जानकारी गराउन चाहन्छु ।

राष्ट्रिय वाणिज्य बैंकले आ. व. २०५७/५८ मा व्यापार अचानक बन्द गर्नु अगाडि मेरो उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज, नेपाल राष्ट्रको तयारी पोशाक निकासी व्यापारमा सधै अग्रणी स्थानमा रहदै आएको र आ.व. २०५६/५७ मा मेरो उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजलाई नेपाल चेम्बर अफ कमर्सबाट राष्ट्रको **Top Garment Exporter Award** प्रदान गरिएको थियो ।

अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त तयारी पोशाक उत्पादन र निर्यात गर्ने प्रतिष्ठित उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज लाई आ.व. २०५६/५७ मा **'The International Award - Golden America for Quality and Excellence'** (आ. व. २०५६/५७) र **'The International Award - Golden America for Quality'** (आ. व. २०५४/५५) द्वारा सम्मानित गरिएको थियो ।

म, उद्योगी बृज गोपाल इनानी, प्रोपाइटर महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज स्वयं आ. व. २०५६/५७ मा नेपाल तयारी पोशाक उद्योग सघको अध्यक्ष एवम् एशियन टेक्सटाइल एण्ड गार्मेन्ट काउन्सिल "ATGC" (३३ वटा राष्ट्रहरु सदस्य भएको काउन्सिल) को अध्यक्ष तथा उद्योग वाणिज्य मन्त्रालय अर्न्तगत निर्यात प्रवर्द्धन समितिका पदेन सदस्य समेत रही समग्र राष्ट्रको तयारी पोशाकको निर्यात तथा प्रत्यक्ष एवम् अप्रत्यक्ष रोजगारलाई बढाउनमा समेत कार्यरत रहेको थिए ।

आ. व. २०५७/५८ को सुरुदेखि बिना कुनै कारण उद्योगको कारोबार बन्द गरिदिएपछि र १ वर्ष सम्म कारोबार सुचारु नगराएपछि बैंक समेतलाई प्रत्यक्ष नोक्सानी हुने अवस्था रहेको कारणले रा. बा. बैंक विशाल बजार काठमाडौं शाखा कार्यालयले मिति २०५८/०४/१७ मा बोर्ड बैठक नं. १४ मा निर्णय गरी मिति २०५८/०५/२९ मा पत्र सं. ३७/१५९ मार्फत रा. बा. बैंक केन्द्रिय कार्यालय सिंहदरबार प्लाजालाई उद्योगको कारोबार तुरुन्त खोल्नुपर्ने अत्यन्त आवश्यक भएको भनी जिकिर गरी माइन्यूटिङ्ग पठाएको थियो । त्यस उपरान्त पनि उद्योगको कारोबार नखोल्नुको कारण बैंकसित नरहेको तैपनि बैंकले उद्योगको कारोबार नखोलेको जानकारी गराउन चाहन्छु ।

स्वीकृत सिमा कर्जा 'लिमिट' भित्र व्यवस्थित रुपमा नाफामा चलिरहेको निर्यातजन्य एवम् धेरै रोजगार प्रदान गर्ने महालक्ष्मी गार्मेन्ट उद्योगको कारोबार साबिक बमोजिम सुचारु गरिदिनु भनी बैंकलाई समेत पटक-पटक अनुरोध गर्दै आँउदा पनि उद्योगको व्यापार सुचारु नगरी उल्टै रा. बा. बैंकले अनियमितता र गैरकानूनी कार्यहरु गर्दै उद्योगको सम्पत्तिहरुलाई मिलोमतोमा हिनामिना गर्दै राष्ट्रको निर्यातजन्य उद्योगलाई समाप्त पार्न तिर लागेको जानकारी गराउन चाहन्छु ।

उद्योगले चल्ती कर्जा कारोबारको लागि धितो दिएको सम्पत्तिहरु मध्ये उद्योगको कालिमाटी २(क), ताहाचलको सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित कि.नं. २६६, २६७ र २६८ को घर-जग्गा सम्पत्ति को पुर्नमूल्याङ्कन समेत नगरी खरीदकर्तासँग मिलोमतोमा सेटिङ्ग गरी बोलपत्र आह्वान गरेको

उद्योगको सम्पत्तिको विवरण		क्षेत्रफल
कालिमाटी २(क), ताहाचलको सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि)	कि. नं. २६६, २६७ र २६८ को घर जग्गा	१-१-३-०
		१-१-३-०
		१-१-३-०
		(जम्मा : ३-५-१-०)

(रा. बा. बैंकका कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गरी अवैधानिक तरिकाले बोलपत्रको शर्तहरुको उल्लंघन गर्दै तथा पाइला- पाइलामा अनियमितता गरी उद्योगले धितो दिए मध्येको कि. नं. २६६, २६७ र २६८ को कित्ता काट गरी ३७ आना २ दाम मा रहेको ५ तल्ले Fully Marbled तथा Lift सुविधा समेत भएको ४०,००० वर्ग फिट भन्दा बढीको आधुनिक भवन साथै ठूलो Pillared Cemented Shade with Marbled floor को घर-जग्गा सम्पत्तिको स्वामित्व हस्तान्तरण गरेको गैरकानूनी कार्य)

- उपरोक्त सम्बन्धमा महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रीजबाट कारोबारको लागि राष्ट्रिय वाणिज्य बैंकमा दृष्टिबन्धक गरि धितो दिएको चार वटा अचल सम्पत्तिहरु मध्ये कालिमाटी २(क), ताहाचलको सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित कि. नं. २६६, २६७ र २६८ को घर जग्गाको रा. बा. बैंकले मिति २०६२/०३/१७ मा लिलामी बोलपत्र (सीधै ७ दिनको निकै सानो अवधिको सूचना मात्र दिई) आह्वान गरेको थियो ।
- उद्योगको कर्जा तिर्ने प्रतिबद्धता हुदाँ-हुदै पनि बैंकले दुरासयुक्त भावना राखी मिति २०६२/०३/१७ मा लिलामी निकालिएपछि म उद्योगीले पुनः धेरैपटक रा. बा. बैंकसित सम्पर्क गर्न प्रयास गरेको थिए तर रा. बा. बैंकले बेवास्ता गरेपछि मैले बाध्य भई मिति २०६२/०३/२८ मा गोरखापत्रको मुख्य पृष्ठमा सार्वजनिक सूचना मार्फत उद्योगको साबिक बमोजिम स्विकृत सिमा भित्रको कारोबार खोलिदिएको खण्डमा उद्योगले रु. तेत्तीस करोड स्विकृत सिमा भित्रैको चल्ती साँवा ऋण रु. २८,९६,५४,२६१/८८ (अक्षरेपी रु. अठ्ठाईस करोड छयानब्बे लाख चौबन्न हजार दुई सय एक्सठ्ठी रुपैया अठ्ठासी पैसा मात्र) तिर्न तैयार रहेको छ भनी जानकारी दिदै विज्ञप्ति प्रकाशित गरेको समेतलाई रा. बा. बैंकले बेवास्ता गरेको थियो ।
- बैंकले बोलपत्र आह्वान अगावै रा. बा. बैंक काठमाडौं शाखा कार्यालयको सञ्चालक समितिको मिति २०६२/०२/२२ (5th June 2005) को बैठकमा गोप्य सेटिङ गरी बोलपत्र आह्वान गर्ने निर्णय गरिएको । त्यही अनुसार रा. बा. बैंक केन्द्रिय कार्यालयले बोलपत्रको शर्त विपरीत गोप्य सम्झौता अन्तर्गत 19 July 2005 (मिति २०६२/०४/०४) मा बोलपत्र स्वीकृत गर्ने निर्णय गरेको र मिति २०६२/०४/०७ (22nd July 2005) को रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिको बैठक नं. १३९५ मा बोलपत्र स्वीकृत गरेको ।

- रा. बा. बैंक काठमाडौं शाखा कार्यालयको सञ्चालक समितिको मिति २०६२/०२/२२ (5th June 2005) को बैठक तथा केन्द्रिय कार्यालयको 19 July 2005 (मिति २०६२/०४/०४) मा बोलपत्रको शर्तहरू उल्लंघन गर्दै भएको गोप्य सम्झौता सहित मिति २०६२/०४/०७ (22nd July 2005) को रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिको बैठक नं. १३९५ मा उक्त सम्पत्ति सम्बन्धमा के-के निर्णय भएको छानबिन गरी कारवाही गर्नु अत्यन्त आवश्यक रहेको जानकारी गराउन चाहन्छु ।
यो सबै तथ्य प्रमाण रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिले रा.बा. बैंक केन्द्रिय कार्यालय कर्जा असुली तथा पुनरसंरचना विभागलाई मिति २०६२/०४/१३ मा पठाएको पत्र स.स.नि. ३/२४/४१ बाट स्पष्ट जानकारी हुन आउँछ ।

राष्ट्रिय वाणिज्य बैंकबाट उद्योगको कालिमाटी २(क) स्थित कि.नं. २६६, २६७ र २६८ को सम्पत्तिको बोलपत्र मार्फत गरेको लिलामी प्रक्रियामा स्पष्ट रुपमा भएका अनियमितता बारे बुदाँगत रुपमा जानकारी साथै सो लिलामी अवैधानिक भएको र खारेज हुनुपर्ने कारणहरू :

क) म्याद :

लिलामी प्रकृया अनुरूप प्रथम पटक ३५ दिनको सूचना, दोस्रो पटक १५ दिनको सूचना र तेस्रो पटक ७ दिनको सूचना नदिई रा. बा. बैंकद्वारा मिति २०६२/०३/१७ मा एकैपटकमा सीधै ७ दिनको निकै सानो अवधिको सूचना मात्र दिई लिलामी सूचना निकालिएको जानकारी गराउन चाहन्छु ।

ख) मूल्याङ्कन :

मिति २०५४/०३/२७ मा उपरोक्त कित्ता नं. २६६, २६७ र २६८ को जग्गा र घर सम्पत्तिमा कर्जा लगानी पूर्व रा. बा. बैंकद्वारा रु. ७,०२,०५,९७३/- (अक्षरेपी रु. सात करोड दुई लाख पाँच हजार नौ सय त्रियत्तर) मूल्याङ्कन भइ उद्योगलाई ऋण जारी भएको तर सो सम्पत्तिमा जारी ऋण भन्दा कम मूल्य तथा पुर्नमूल्याङ्कन समेत नगरी तत्कालिन बजार मूल्य रु. २० (बीस) करोड भन्दा बढी पर्ने सम्पत्तिलाई आफ्नो मनमर्जी हिसाबले रा. बा. बैंकले रु. ४,२२,१०,०००/- (अक्षरेपी रु. चार करोड बाइस लाख दश हजार मात्र) मा हतपत्त बिक्री गर्ने निर्णय गरेको ।

ग) बोलपत्रको शर्तहरू विपरीत :

मिति २०६२/०३/१७ मा एकैपटकमा सीधै मात्र ७ दिने सूचना प्रकाशित गरी मिति २०६२/०३/२७ मा बोलपत्र खोलेको र ऋण उठाउने नाममा एउटा प्रतिष्ठित उद्योगलाई समाप्त पार्ने बदनियतले काठमाडौं शाखा कार्यालयले मिति २०६२/०४/०७ को बोर्ड बैठक नं. १३९५ मा रु. ४,२२,१०,०००/- मा बोलपत्र स्वीकृत गरेको ।

- बोलपत्रको शर्त नं. ४ बमोजिम साथ राख्नु पर्ने १० प्रतिशत रकम मिति २०६२/०३/२४ भित्र राख्नु पर्ने तर सो रकम रु.४२,२१,०००/- मिति २०६२/०४/१७ मा रा.बा. बैंकमा बुझाएको देखिन्छ । यो बोल पत्रको शर्त नं. ४ विपरीत रहेको जानकारी गराउन चाहन्छु । धरौटी नै नराखी रा. बा. बैंकले बोलपत्र कुन आधारमा स्वीकृत गरेको ?

► रा. बा. बैंकले बोलपत्रको शर्त नं. ६ बमोजिम ९० % जम्मा नलिईकन मिति २०६२/०५/२२ मा पत्र सं. काठ. शा. कर्जा च. नं. ४५७ मार्फत मालपोत कार्यालय कलंकीलाई सर्भिङ्ग माईण्डस प्रा.लि.कम्पनीको नाउँमा रा.बा. बैंकको रोक्का फुकुवा गरी सम्पत्ति नामसारी दाखिल खारिज गरिदिने भनी पत्र पठाएको ।

► लीलामीको बाँकी रहेको ९०% (नब्बे प्रतिशत) रकम जम्मा हुनु अगाडि नै मिति २०६२/०५/२२ पत्र सं. ४५७ मा उल्लेख रु. ५८,००,०००/- (अक्षरेपी रु. अन्ठाउन्न लाख मात्र) को चेकको आधारमा मालपोत कार्यालयले रा.बा. बैंकका कर्मचारीहरुको मिलोमतोमा सर्भिङ्ग माईण्डस प्रा.लि. को नाममा सम्पत्ति नामसारी दाखिल खारिज गरेको र **सोही सम्पत्तिमाथि** स्वयं रा. बा. बैंकले मिति २०६२/०६/०६ मा रेजिष्ट्रेशन नं. ३५२७ बाट मालपोत कार्यालय कलंकीमा पुनः दृष्टिबन्धक गरी सर्भिङ्ग माईण्डस प्रा.लि.लाई बोलकबोल रकमको लगभग शत प्रतिशत रु. ४ (चार) करोड कर्जा ५ वर्ष ६ महिनाको लागि क्रमिक ब्याजदर घट्दै जाने सर्तमा ८.५% ब्याज दरमा जारी गरेको ।

घ) बोलपत्रको शर्त नं. ६ विपरित गई अवैधानीक रुपमा सम्पत्ति प्राप्त कर्ता सर्भिङ्ग माईण्डस प्रा.लि.लाई मिति २०६२/०६/०६ मा रा.बा. बैंकबाट सोही सम्पत्तिमाथि ऋण जारी भएपछि मात्र बाँकी रहेको ९०% (नब्बे प्रतिशत) रकम रु. ३,७९,८९,०००/- (अक्षरेपी रु. तीन करोड उन्नासी लाख उन्नानब्बे हजार) निम्न बमोजिम जम्मा भएको रा.बा. बैंक काठमाण्डौ शाखाको मिति २०६२/०६/१६ को निर्णय नं २१/४१ को पत्रबाट पुष्टि हुन्छ ।

(अ) रा.बा. बैंकले मिति २०६२/०५/२२ मा कलंकी मालपोत लाई लेखेको पत्र सं. काठ. शा. कर्जा च. नं. ४५७ मा उल्लेख भएको चेक रकम रु. ५८,००,०००/- (रु. अन्ठाउन्न लाख मात्र) को भुक्तानी उपरोक्त सम्पत्ति सर्भिङ्ग माईण्डस प्रा.लि को नाममा नामसारी दाखिल खारिज भई बैंकबाट सोही सम्पत्तिमाथि सर्भिङ्ग माईण्डस प्रा.लि लाई मिति २०६२/०६/०६ मा ऋण जारी भएपछि मात्र मिति २०६२/०६/०९ मा चेक मा उल्लेखित रु. ५८,००,०००/- (रु. अन्ठाउन्न लाख मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

(आ) त्यस्तै बैंकबाट सोही सम्पत्तिमाथि सर्भिङ्ग माईण्डस प्रा.लि लाई मिति २०६२/०६/०६ मा रु. ४,००,००,०००/- (रु. चार करोड) ऋण जारी भएपछि मात्र मिति २०६२/०६/०९ मा रु. ३,२०,००,०००/- (रु. तीन करोड बीस लाख मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

(इ) तथा ऋण जारी भएपछि मात्र मिति २०६२/०६/१० मा बाँकी रहेको रु. १,८९,०००/- (रु. एक लाख उन्नानब्बे हजार मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

श्रीमान् महानिर्देशकज्यू ,

उद्योगको सोही सम्पत्तिलाई नै पुनः धितो राखी सकार गर्नेलाई रा. बा. बैंक स्वयंले खरीद मूल्यको लगभग शत प्रतिशत रु. ४,००,००,०००/- (रु. चार करोड) को ऋण दिई हिसाब राफ साफ गरेको देखिन्छ । अर्थात् उद्योगको कि.नं. २६६, २६७ र २६८ को सम्पत्ति बैंकका कर्मचारीहरुले बोलपत्रको नाममा मिलोमतो गरी हिनामिना गरेको छ ।

उक्त सम्पत्तिको लिलामी निकालेकोदेखि लिएर सम्पूर्ण लिलामी प्रकृत्यामा पाइला-पाइलामा अनियमितता भएको स्पष्ट छ ।

आम नागरिकले एवम् व्यवसायीहरूले कारोबारका लागि बैंकमा सम्पत्तिहरू दृष्टिबन्धक गरी राखेपछि सो सम्पत्तिहरूको सुरक्षा गर्नु के बैंकको दायित्व होइन ?

❖ उद्योगको मेसिनरी हिनामिना गरेको सम्बन्धमा

उद्योगको कि.नं. २६६, २६७ र २६८ को सम्पत्तिलाई अवैधानिक तरिकाले स्वामित्व हस्तान्तरण गर्नका लागि रा.बा. बैंकले सो कित्तामा रहेका उद्योगको मेसिनरी समेत हिनामिना गरेको ।

कित्ता नं. २६६, २६७ र २६८ को घर जग्गा (१) मेन विल्डीङ्ग र (२) ब्रान्च हल कब्जा गर्ने र गैरकानूनी रूपले सो घर जग्गा हस्तान्तरण गर्ने बदनियतका साथ सो कित्तामा अवस्थित भवनहरू नं. १) Main Building र भवन नं.२) Branch Hall भित्र रहेको रु. ४,०३,२९,०५४/- (रु. चार करोड तीन लाख एक्काईस हजार चौबन्त रुपैया) मूल्य पर्ने मेसिनरीलाई समेत रा.बा. बैंकले गैरकानूनी तवरले कब्जामा लिई बिक्री गरेको जानकारी गराउन चाहन्छु । कब्जा गरीएको रु. ४,०३,२९,०५४/- को मेसिनरीलाई अति न्यून मूल्य रु.४७,५९,०००/- (रु. सैतालीस लाख एक्काउन हजार मात्र) मा रा.बा. बैंकले बिक्री गरेको छ र सो रकमको अतोपत्तो नरहेको जानकारी गराउन चाहन्छु ।

ताहाचल स्थित उद्योगको कि.नं. २६६, २६७ र २६८ को भवन नम्बर (१) मेन विल्डीङ्ग , भवन नम्बर (२) ब्रान्च हल र कि. नं. ३७४, ३७३, ३७२ र ८९ मा रहेको भवन नम्बर (३) न्यू विल्डिङ्ग मा रहेको जे-जति सम्पूर्ण मेसिनरी नेपाल बैंक अफ सिलोन (NBOC) लाई मिति २०५८/५/२० मा (5th September 2001) बैंकलाई धितोको (तमसुक) कागज गरी धितो (सुरक्षण) राखिएको थियो ।

उक्त उद्योग परिसरको तीनवटै भवनहरूमा रहेको मेसिनरीको विमाका लागि नेपाल बैंक अफ सिलोन (NBOC) ले नेशनल इन्स्योरेन्स कम्पनी लि. बाट 204/KBD/7500058/01-02 05.09.2004, तोरख 5th September 2001 (मिति २०५८/०५/२०) को विमा लेखबाट धितो लिएको उक्त मेसिनरी उपकरणको जम्मा विमा मूल्य रु. ७,०९,३२,०९७/- (अक्षरेपी रु. सात करोड नौ लाख बत्तीस हजार सन्तानब्बे मात्र) तय गरिएको थियो ।

तर ती मध्ये कित्ता नं. २६६, २६७ र २६८ को भवन नम्बर (१) मेन विल्डीङ्ग , नम्बर (२) ब्रान्च हल मा रहेको मेसिनरीलाई रा.बा. बैंकले अवैधानिक तरिकाले कब्जामा लिई कि. नं. २६६, २६७ र २६८ को सम्पत्ति अवैध तरिकाले बिक्री गर्नका लागि मिति २०६२/०९/०९ मा मेसिनरीको लिलामी निकालेको थियो ।

- उद्योगले राष्ट्रिय वाणिज्य बैंकलाई मेसिनरी धितो नदिएको रा. बा. बैंक शाखा कार्यालयबाट रा. बा. बैंक केन्द्रिय कार्यालयलाई लेखेको धितो विवरण पत्र मिति २०५८/१२/०९ को पत्र संख्या च. नं. ६२६ र मिति २०५८/०५/२९ को पत्र. सं. एल.सी. ३७/१५९ को पत्रहरूबाट स्पष्ट हुन्छ ।
- रा. बा. बैंकले मिति २०६१/०९/२८ (10th May 2004) मा उद्योगीलाई पेश गरेको M.O.U बाट समेत उद्योगले राष्ट्रिय वाणिज्य बैंकलाई मेसिनरी धितो नदिएको पुष्टि हुन्छ ।
M.O.U को P.T. 2.2 को (g) अन्तर्गत रा. बा. बैंकले यस उद्योगबाट **NCC Bank** लाई धितो सुरक्षण नदिए बाहेकको मेसिनरी माग गरेको थियो ।

(g) " The party is to provide fresh hypothecation deed on the mill / machines which is already not in hypothecation to NCC Bank. "

तर

- उद्योगको तीन वटै भवनमा रहेको सम्पूर्ण मेसिनरी NBOC Bank लाई धितो सुरक्षण दिएको र उद्योगमा थप मेसिनरी नरहेको हुनाले उपरोक्त M. O. U मा मेसिनरी एवम्
- उद्योगको कारोबार बैंकले बिनाकारण आफ्नो मनमर्जीले बन्द गरेपछि ब्याज तिर्ने उद्योगको दायित्व नरहेको सन्दर्भ तथा धेरै कुरा नमिलेको कारणले म उद्योगीले रा. वा. बैंकबाट पेश भएको M. O. U साईन नगरेको जानकारी गराउन चाहन्छु ।

साथै उद्योगको रु. २ करोड मूल्य पर्ने फर्निचर समेतको अतोपतो नरहेको श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति सहित अन्य सम्बन्धित निकायमा जानकारी गराउँदै आएको छु ।

श्रीमान् महानिर्देशकज्यू, उद्योगले श्री शासकीय सुधार महाशाखा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय समक्ष तथ्य प्रमाणहरु र बिस्तृत जानकारी सहितको मिति २०७९/०४/०३ मा पेश गरेको निवेदनको प्रतिलिपि यस निवेदनसाथ संलग्न गरेको छु ।


स्पष्ट रुपमा अनियमितता, भ्रष्टाचार र मिलोमतोमा सम्पत्ति हिनामिना भएको देखिदाँ राष्ट्रिय वाणिज्य बैंक तथा सम्बन्धित संलग्नहरुमाथि यथाशीघ्र कारवाही गरी उद्योगलाई न्याय दिनका लागि पुनः श्रीमान् महानिर्देशकज्यू समक्ष सादर विनम्र अनुरोध गर्दछु ।

संलग्न :

- १) मिति २०७९/०४/१५ मा श्री सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा श्री सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार निगरानी शाखा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट कारवाहीको लागि पठाइएको पत्र
- २) मिति २०७९/०४/०३ मा श्री शासकीय सुधार महाशाखा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय समक्ष पेश निवेदन

श्रीमान् महानिर्देशकज्यू बाट सहयोगको अपेक्षा राख्दै

निवेदक



बृज गोपाल इनानी

प्रोपाइटर

महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रीज

पोष्ट बक्स नं. ४२०६, काठमाडौं, नेपाल ।

फोन नं.:- ९७७-९८४९६५०५१४

E-Mail:- mahalaxmigarmementindustries@gmail.com

Website :- www.mginepal.com